

सम्बत् २०७७ साल कात्तिक २० गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

क्र.स.	मन्त्रालय	निर्णयको संक्षिप्त व्यहोरा
१.	अर्थ मन्त्रालय	सबै संघीय र प्रदेश कार्यालयहरूमा विद्युतीय सरकारी लेखा प्रणाली र संघ र प्रदेशका सबै कार्यालयहरू तथा स्थानीय तहमा सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली लागू गर्ने।
२.	अर्थ मन्त्रालय	नेपालको चिया निर्यात अभिवृद्धिमा दिगोपना (Nepal's Increased Sustainable Tea Exports) आयोजनाको लागि संयुक्त राष्ट्रसंघ सम्बद्ध Enhanced Integrated Framework (EIF) बाट प्राप्त हुने अमेरिकी डलर १४,९५,००० (करिब रु १७ करोड ५० लाख) अनुदान सहायता स्वीकार गर्ने।
३.	ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय	धरान २२०/३३ के.भी. सव्स्टेशन निर्माण आयोजनाअन्तर्गत सव्स्टेशन निर्माण गर्न र मस्युड्दी कोरिडोर २२० के.भी. प्रसारण लाइन आयोजनाको लागि जग्गा प्राप्ति गर्ने तथा प्रारम्भिक कारवाही गर्ने अधिकारी सहायक प्रशासकीय अधिकृत श्री अच्युत प्रसाद लामिछाने र श्री सुरेन्द्र शर्मालाई तोक्ने।
४.	गृह मन्त्रालय	बलत्कारपछि हत्या गरिएकी सम्झना कामीको परिवारलाई ३ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने।
५.	रक्षा मन्त्रालय	राष्ट्रिय सेवा दलको कार्यकारी महानिर्देशक रघु भण्डारीलाई २०७७/०७/१३ देखि लागू हुने गरी २ (दुई) वर्षका लागि नियुक्ति गर्ने।
६.	रक्षा मन्त्रालय	नेपाली सेनाका प्रमुख सेनानी मनोज थापा समेत पाँच प्रमुख सेनानीहरूको बढुवा गरी पदस्थापन तथा महासेनानी मोहन क्षेत्री समेत पाँच महासेनानीहरूको सरुवा गर्ने।
७.	वन तथा वातावरण मन्त्रालय	मेची-महाकाली विद्युतीय रेलमार्गको सिमरा-बर्दिबासखण्ड अन्तर्गत पर्ने रौतहटको रंगपुरदेखि चोचा सबस्टेशनसम्मको रेलवे रेखांकन (राइट अफ वे) मा ट्रयाकबेड संरचना निर्माण गर्नका लागि रौतहट जिल्लाको चन्द्रपुर, गुजरा र बृन्दावन नगरपालिकाअन्तर्गत रहेको राष्ट्रिय वन क्षेत्रको कूलजम्मा २५.७३ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने।
८.	वन तथा वातावरण मन्त्रालय	सेती राजमार्ग (दक्षिणखण्ड)को टिकापुर-लोडे-चैनपुर सडकखण्ड अन्तर्गत कैलालीको टिकापुर/बर्दगोरियादेखि सुगरखाल/लोडे रेखांकन सेक्सन भित्र सडक संरचनाहरू निर्माण गर्नका लागि कैलाली जिल्लाको बर्दगोरिया र मोहन्याल गाँउपालिका अन्तर्गत रहेको राष्ट्रिय वन क्षेत्रको कूलजम्मा २३३.५४ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने।
९.	सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय	राष्ट्रिय सूचना आयोगको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने।
१०.	स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय	स्वास्थ्य बीमा बोर्डको आ.व. २०७७/७८ का लागि विभिन्न पदहरूको राजपत्रांकित/अधिकृत तहको ३४ जनाको अस्थायी दरबन्दी स्वीकृत गर्ने।
११.	स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय	नेपाल प्रवेश गर्ने प्रमुख नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल समेत गरी विभिन्न १३ स्थानमा हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य सेवा प्रदान गर्न चालु आ.व. २०७७/७८ को लागि विभिन्न तह र पदको अधिकृत तहका १७ जनाको अस्थायी दरबन्दी स्वीकृत गर्ने।